



निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड

Nirdhan Utthan Laghubitta Bittiya Sanstha Limited

“नेपाल राष्ट्र बैंकबाट “घ” बर्गको इजाजतपत्र प्राप्त संस्था, ७७ जिल्लामा शाखा भएको”

Naxal, Kathmandu, Nepal, Phone No.: 01-4413711, Email: info@nirdhan.com.np

UNAUDITED FINANCIAL RESULTS (Quarterly)

As at the end of Fourth Quarter (31/03/2078) of the fiscal year 2077/078 (2020/2021)

Rs. In '000'

S.N.	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
1	Total Capital and Liabilities (1.1 to 1.7)	28,265,565	27,867,138	24,845,389
1.1	Paid up Capital	1,695,000	1,695,000	1,500,000
1.2	Reserve and Surplus	2,801,046	2,623,473	1,850,230
1.3	Debtenture and Bond	-	-	-
1.4	Borrowings	6,329,588	6,739,174	6,945,133
1.5	Deposits (a + b)	15,819,201	15,383,288	13,341,629
a.	Member	14,313,930	13,876,818	11,917,540
b.	Public	1,505,271	1,506,470	1,424,089
1.6	Income Tax Liabilities	393,932	306,370	121,862
1.7	Other Liabilities	1,226,798	1,119,833	1,086,535
2	Total Assets (2.1 to 2.7)	28,265,565	27,867,138	24,845,389
2.1	Cash and Bank Balance	515,519	433,257	467,836
2.2	Money at Call and Short Notice	543,768	477,014	2,162,438
2.3	Investments	1,826,441	1,584,198	600,466
2.4	Loans and Advances	24,077,563	24,278,166	20,150,818
2.5	Fixed Assets	175,405	179,511	186,139
2.6	Non Banking Assets	-	-	-
2.7	Other Assets	1,126,869	914,992	1,277,692
3	Profit and Loss Account	This Quarter Ending	Upto Previous Quarter	Upto Corresponding Previous Year Quarter
3.1	Interest Income	3,509,084	2,582,252	3,162,121
3.2	Interest Expenses	1,365,744	986,923	1,668,883
A.	Net Interest Income	2,143,340	1,595,329	1,493,238
3.3	Fees, Commission and Discount	32,879	24,355	21,705
3.4	Other Operating Income	464,743	399,376	370,560
3.5	Foreign Exchange Gain/Loss (Net)	-	-	-
B.	Total Operating Income (A+3.3+3.4+3.5)	2,640,962	2,019,060	1,885,503
3.6	Staff Expenses	806,208	519,907	757,208
3.7	Other Operating Expenses	128,966	92,173	190,209
C.	Operating Profit Before Provision (B-3.6-3.7)	1,705,788	1,406,980	938,086
3.8	Provision for Possible Losses	4,509,613	750,060	490,969
D.	Operating Profit (C - 3.8)	(2,803,826)	656,920	447,117
3.9	Non Operating Income/ Expenses (Net)	(73)	11	3,004
3.10	Write Back of Provision for Possible Loss	4,262,323	477,551	-
E.	Profit from Regular Activities (D+3.9+3.10)	1,458,425	1,134,482	450,121
3.11	Extraordinary Income/ Expenses (Net)	580	221	1,220
F.	Profit before Bonus and Taxes (E+3.11)	1,459,005	1,134,703	451,341
3.12	Provision for Staff Bonus	145,901	113,470	45,134
3.13	Provision for Tax	393,931	306,370	121,862
G.	Net Profit/ Loss (F - 3.12 - 3.13)	919,173	714,863	284,345
4	Ratios			
4.1	Capital Fund to RWA	13.18%	12.46%	12.72%
4.2	Non Performing Loan (NPL) To Total Loan	4.11%	5.89%	1.83%
4.3	Total Loan Loss Provision to Total NPL	116%	82%	230%
4.4	Cost of Funds	6.74%	7.22%	8.55%
4.5	Credit to Deposit Ratio	152%	158%	151%

Note: 1. The above figures are subject to change upon otherwise instructions from Statutory Auditors & Supervising Authority.
2. Figures have been regrouped/rearranged wherever necessary.

ब्याजदर

निक्षेपमा : वार्षिक : ६% देखि ९% सम्म

कर्जामा : वार्षिक : १०% देखि १५% सम्म

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ (नियम २६ को उपनियम (१) संग सम्बन्धित)

आ.व. २०७७/०७८ को चौथो त्रैमासिक अवधिको विवरण

१. वित्तीय विवरण:

- (क) यस त्रैमासिक अवधिको वासलात, नाफा-नोक्सान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ ।
(ख) प्रमुख वित्तीय अनुपातहरू

प्रति शेयर आम्दानी	मूल्य आम्दानी अनुपात	प्रति शेयर नेटवर्थ	प्रति शेयर कूल सम्पत्तिको मूल्य	तरलता अनुपात
५४.२२	२९.५१	२६५.२५	१६६७.५८	१२.१७%

२. व्यवस्थापकीय बिरलेषण:

- (क) त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण सम्बन्धी विवरण: आ.व. २०७७/०७८ को चौथो त्रैमासिक अवधिमा यस संस्थाको मौज्दात, आम्दानी, तरलता, कर्जा लगानी र बचत परिचालनमा कोभिड-१९ महामारीको अवस्थामा पनि व्यवस्थापनले आँकलन गरे अनुसारकै नीतिका प्राप्त भएको छ ।
(ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको बिरलेषणात्मक विवरण: यस वित्तीय संस्थाले देशका ७७ वटै जिल्लामा १८१ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाले नयाँ कार्यक्रम बिस्तार गर्दा लघुवित्त सेवाको पहुँच नपुगेका दुर्गम स्थानियतहलाई प्राथमिकतामा राखिएको छ । यस त्रैमासिको अन्त सम्ममा यस संस्थाले कूल ३,७९,४९५ बिपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ ।
संस्थाले आफ्ना ग्राहक सदस्यहरूको उद्यमशीलता विकासगर्न, व्यवसाय बिस्तार गर्न तथा क्षमता अभिवृद्धि गर्न प्रखर विशेषज्ञहरूबाट व्यवसायिक साक्षरता तथा सिप विकास तालिम प्रदान गर्ने कार्य प्राथमिकतामा राखेको भएपनि यस अवधिमा कोभिड-१९ को माहामारीको निरन्तर अवरोधका कारण योजना अनुरूप हुन सकेको छैन । कर्मचारीको क्षमतामा अभिवृद्धि गरी कार्यकुशलतामा अभिवृद्धि गर्न, उत्पादकत्व बृद्धि गर्न, तथा कार्यक्रम लाई थप प्रभावकारीरूपमा संचालन गर्न कर्मचारीलाई आवश्यक तालिम तथा अन्तरक्रियामा संलग्न गराई कार्यक्रमलाई थप प्रभावकारी र गुणस्तरीय गराउन जोड दिईएको छ । सेवाग्राहीको समय सापेक्ष चाहाना र आवश्यकता अनुसार सेवालाई परिस्कृत गरि थप ग्राहकमैत्री हुन व्यवस्थापन प्रतिबद्ध छ ।

- (ग) विगतको अनुभवबाट संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि भएमा सो सम्बन्धी बिरलेषणात्मक विवरण : कोभिड-१९ को संक्रमणको लहर फैलँदै गएको हुनाले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन बमोजिम नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी यस संस्थाले आफ्ना ग्राहकहरूलाई वित्तीय सेवा प्रवाह गर्दै आएको छ । यस अवधिमा कोभिड-१९ को माहामारीले व्यवसायमा पारेको असरका बाबजुत बचत संकलन तथा नाफामा सन्तोषजनक वृद्धि भएको छ । लघुवित्त संस्थाहरूमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले कर्जाको दोहोरोपना हुन गई ग्राहकको क्षमता भन्दा बढी कर्जा लगानी हुने सम्भावना र यसको सदुपयोगितामा हुने समस्याको कारणले संस्थालाई असर पर्ने देखिन्छ । तथापी विगतको अनुभवको आधारमा जोखिम न्यून गर्न सकिने कुरामा व्यवस्थापन विश्वस्त छ ।

३. कानुनी कारवाही सम्बन्धी विवरण:

- (क) यस अवधिमा संस्थाले कसैको विरुद्धमा कुनै मुद्दा दायर गरेको छैन र संस्थाको विरुद्धमा मुद्दा दायर भएको कुनै सुचना प्राप्त भएको छैन ।
(ख) संस्थाका संस्थापक वा संचालकले संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।
(ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको कुनै जानकारी प्राप्त भएको छैन ।

४. संगठित संस्थाको शेयर कारोबार सम्बन्धी बिरलेषण:

- (क) नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकबाट जारी वर्तमान नीतिहरू, बन्दाबन्दीले पारेको असहज परिस्थिति, हालको राजनैतिक, आर्थिक अवस्थाका कारण धितोपत्र बजारलाई असर पारी दोश्रो बजारमा सामान्य उतारचढाव भएता पनि यस संस्थाको शेयर कारोवार संतोषजनक नै रहेको छ ।
(ख) नेपाल स्टक एक्सचेन्ज लिमिटेडको वेबसाइट www.nepalstock.com अनुसार गत त्रैमासिक अवधिमा यस संस्थाको शेयरको कारोवार निम्नानुसारले भएको देखिन्छ ।

अधिकतम मूल्य	न्यूनतम मूल्य	अन्तिम मूल्य	कारोबार दिन	कारोबार संख्या
१,८७९	१,५०६	१,६००	६५	१६,७४३

५. समस्या तथा चुनौती:

- (क) विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारी र संक्रमण नियन्त्रण गर्न गरिएका प्रयासहरूले समग्र अर्थतन्त्रनै प्रभावित पारेको त्यसमा पनि बिपन्न तथा न्युन आय भएका परिवारका सदस्य आबद्ध हाम्रो कार्यक्रममा विर्धकाल सम्म बृहत तथा गहिरो प्रभाव पर्ने देखिन्छ ।
(ख) दुर्गम क्षेत्रमा सेवा बिस्तार गरि थप बिपन्न परिवारमा सेवा प्रवाह गर्न आवश्यक पुर्वाधारको चुनौती ।
(ग) लघुवित्त संस्थाहरूको शाखा बिस्तारको क्रम जारी रहेकोले सदस्यको दोहोरापनाबाट कर्जा सदुपयोगितामा हुने समस्या ।

६. संस्थागत सुशासन:

संस्थागत सुशासन कायम गर्न यो वित्तीय संस्था सदैव प्रतिबद्ध रहेको छ । यस संस्थाले नेपाल राष्ट्र बैंकबाट जारी संस्थागत सुशासन लगायतका निर्देशनहरू पालना गर्नुको साथै प्रचलित ऐनहरू: तथा कानुनहरूकोपरिपालना गरिएको छ । संस्थाको प्रबन्धपत्र, नियमावली, कर्मचारी सेवा विनियमावली, आर्थिक प्रशासन विनियमावली, वित्तीय सेवा निर्देशिका, आन्तरिक लेखापरीक्षण निर्देशिका, व्यवस्थापन सूचना प्रणाली नीति, सम्पत्ति दायित्व व्यवस्थापन नीति, लगानी नीति लगायतका नीति, नियम, निर्देशिकाहरू बनाई पालना गरिएको छ । त्यसै गरी लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा समिति र सम्पत्ती शुद्धिकरण अनुगमन समिति गठन गरी कार्यान्वयनमा ल्याइएको छ ।

७. सत्य, तथ्यता सम्बन्धमा प्रमुख कार्यकारी अधिकृतको उद्घोषण:

आजका मिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म संस्थाको तर्फबाट उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।